



स्थानीय राजपत्र

पूर्वखोला गाउँपालिकाले प्रकाशित

खण्ड : ५

संख्या : १०

मिति: २०७८/०४/२०

भाग-२

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम पूर्वखोला गाउँपालिकाको गाउँसभाले बनाएको तल लेखिए, बमोजिमको कार्यविधि सर्वसाधरणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

२०७८ सालको कार्यविधि नं.-१०
पूर्वखोला गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७८

पूर्वखोला गाउँपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन, उपलब्ध स्रोत साधनको परिचालन एवं प्रयोगमा पारदर्शिता, मितव्ययिता र प्रभावकारिता ल्याई आर्थिक सुशासन कायम गर्न तथा उत्पादनमुलक तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम गाउँसभाले यो निर्देशिका जारी गरेको छ ।

परिच्छेद-१

संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ :

- (क) यो निर्देशिकाको नाम “पूर्वखोला गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७८” रहेको छ ।
- (ख) यो निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएको मिति देखि लागु हुनेछ ।

२. परिभाषा र व्याख्या :

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा :-

- (क) कर्मचारी भन्नाले पूर्वखोला गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीलाई जनाउँछ ।
- (ख) प्रशासनिक खर्च भन्नाले तलब, भत्ता, बैठक भत्ता, पोशाक, इन्धन, वीमा, चियापान, कार्यशाला र तालिम, गोष्ठी र सेमिनार जस्ता कार्यक्रम तथा अतिथि सत्कार खर्च लगायत हुने दैनिक खर्च जनाउँछ ।
- (ग) पदाधिकारी भन्नाले पूर्वखोला गाउँ कार्यपालिकाका पदाधिकारीहरूलाई जनाउने छ । सो शब्दले गाउँसभाका सदस्यहरूलाई समेत जनाउँछ ।
- (घ) बैठक भन्नाले गाउँसभा वा गाउँ कार्यपालिका वा विषयगत

समितिहरू वा बडा समिति वा कुनै कानुनी वा नीतिगत व्यवस्था वमोजिम गठित समिति वा कार्यदलहरूको बैठक सम्भनु पर्दछ ।

- (ङ) मन्त्रालय भन्नाले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्भनु पर्दछ ।

परिच्छेद-२

बैठक भत्ता सम्बन्धी व्यवस्था

३. बैठक :

- (१) गाउँपालिकामा हुने बैठकमा सहभागीहरूले संघ तथा प्रदेश कानुनमा तोकिएको अवस्थामा सोही वमोजिम र संघ तथा प्रदेश कानुनमा नतोकिएको अवस्थामा देहाय वमोजिम बैठक भत्ता तथा अन्य सुविधा पाउनेछन् ।
- (क) प्रचलित कानुन तथा वार्षिक कार्यक्रम वमोजिम गठित समिति वा कार्यदलको बैठकका लागि मात्र बैठक भत्ता र खाजा सुविधा उपलब्ध गराउन सकिनेछ ।
- (ख) कार्यालयले कार्यसूची तोकिएको वा एजेण्डा किटान भएको विषयमा मात्र बैठक राख्नु पर्नेछ ।
- (ग) कार्यप्रकृति अनुसार सकेसम्म मितव्ययी हुने गरी बैठक राख्नु पर्नेछ ।
- (घ) समिति वा कार्यदलका कुल सदस्य बाहेक सो संख्याको बढीमा पचास प्रतिशतले हुन आउने संख्यामा विज्ञ, आमन्त्रित सदस्य वा कर्मचारीलाई मात्र यस निर्देशिका वमोजिम बैठक भत्ता र खाजा उपलब्ध गराइनेछ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यालय समयमा बसेको बैठकको बैठक भत्ता उपलब्ध गराइने

छैन । तर कार्यालय समय भन्दा अगाडी वा कार्यालय समय पश्चात बसेको बैठकमा बैठक भत्ता उपलब्ध गराइनेछ ।

४. बैठक खर्च सम्बन्धी व्यवस्था :

- (१) समिति तथा कार्यदलका पदाधिकारी तथा कर्मचारीहरूले देहाय बमोजिम प्रतिव्यक्ति बैठक भत्ता पाउने छन् ।
- (क) अध्यक्ष तथा उपाध्यक्षको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक रु एक हजार
- (ख) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतस्तरको कर्मचारीको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक रु एक हजार पांच सय रुपैया,
- (ग) यस नियममा जुनसुकै कुरा लेखिएको भएतापनि एक व्यक्तिलाई एक दिनमा बढीमा दुई वटा बैठकको मात्र बैठक भत्ता उपलब्ध गराइनेछ ।
- (घ) बैठक भत्तामा नियमानुसार कर कट्टी हुनेछ ।
- (२) बैठकमा सहभागी व्यक्तिहरूको पानी तथा खाजा खर्च वापत बढीमा प्रति व्यक्ति दुई सय रुपैयाँ सम्म खर्च गर्न सकिने छ ।

परिच्छेद-३

खाजा तथा अतिथि सत्कार खर्च सम्बन्धी व्यवस्था

५. खाजा खर्च :

देहायको अवस्थामा स्थानीय तहका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउन सकिनेछ ।

- (क) कार्यालय समयमा सम्पादन हुन नसक्ने भनी प्रमुख प्रशासकीय अधिकृतले तोकेको निर्दिष्ट कामको लागि मात्र कार्यालय समय अघि वा पछि बैठक वस्दा वा कार्यालयको अन्य समयमा

बैठक वस्दा खाजा खर्च उपलब्ध गराइने छ । प्रमुख प्रशासकीय अधिकृतको वा निजले जिम्मेवारी दिएका व्यक्तिको स्वीकृति बिना राखिएको बैठकको बैठक भत्ता, खाजा खर्च भुक्तानी हुने छैन । कार्यालय समय वाहेक कम्तिमा दुई घण्टा अतिरिक्त समय कार्य गरेको अवस्थामा मात्र खाजा खर्च गर्न उपलब्ध गराइनेछ ।

- (ख) अतिरिक्त समयमा काम गर्नु पर्ने भएमा देहाय बमोजिम खाजा तथा खाना खर्च उपलब्ध गराउन वा सो बराबरको खाना तथा खाजा खर्च गर्न सकिनेछ ।
- (१) सार्वजनिक विदाको दिन भए प्रतिदिन प्रतिव्यक्ति बढीमा पाँच सय रुपैया ।
- (२) कार्यालय खुल्ने दिन भए प्रतिदिन प्रतिव्यक्ति बढीमा तीन सय रुपैया ।
- (३) आठ घण्टा भन्दा बढी अवधि निरन्तर बैठक बसेको अवस्थामा खाजा खर्चमा थप पचास प्रतिशतसम्म भुक्तानी गर्न सकिनेछ ।
- (ग) न्यायिक समितिको बैठक बसेको दिन न्यायिक समितिका सदस्या तथा सहभागी कर्मचारीहरूले दफा (४) को उपदफा (२) बमोजिम खाजा खर्चको सुविधा पाउने छन् ।
- (घ) यस दफामा जुनसुकै कुरा लेखिएको भएतापनि रासन वापतको सुविधा लिएका वा बैठक भत्ता प्राप्त गरेका कर्मचारीले खाजा खर्च पाउने छैन ।

६. चियापान र अतिथि सत्कार खर्च :

- (१) चियापान तथा अतिथि सत्कार वापत देहाय बमोजिमका पदाधिकारीले देहाय बमोजिमको रकममा नबढ्ने गरी मासिक रूपमा विविध खर्चको आदेश दिन सक्नेछन् ।

- (क) गाउँपालिका अध्यक्षले रु. दश हजार,
 - (ख) गाउँपालिका उपाध्यक्षले रु. पाँच हजार,
 - (ग) गाउँपालिकाको कार्यालयले रु. दश हजार,
 - (घ) वडाध्यक्ष र वडा कार्यालयले रु. तीन हजार।
- (२) उपदफा (१) बमोजिमको रकममा नबढने गरी कार्यालय व्यवस्थापन गर्ने कर्मचारीले जिम्मा लिई सम्बन्धित पदाधिकारीको अनुमतिले कार्यालय प्रयोजनका लागि मात्र खर्चको आदेश दिन पाउनेछ।
- (३) उपदफा (१) र (२) मा उल्लेखित सीमा भन्दा बढीको खर्चको आदेश भएको अवस्थामा आधार र औचित्य सहित कार्यपालिका बैठकमा पेश गर्नु पर्नेछ। कार्यपालिकाको स्वीकृति नभई त्यस्तो रकम भुक्तानी हुने छैन।

परिच्छेद-४

दैनिक भत्ता तथा भ्रमण खर्च सम्बन्धी व्यवस्था

७. दैनिक भत्ता तथा भ्रमण खर्च :

कर्मचारीले संघिय कानून बमोजिमको दरमा दैनिक तथा भ्रमण भत्ता पाउनेछन्। जनप्रतिनिधिको दैनिक तथा भ्रमण भत्ता सम्बन्धी व्यवस्था प्रदेश कानुन बमोजिम हुनेछ। दैनिक तथा भ्रमण भत्ता सम्बन्धी अन्य व्यवस्था देहाय बमोजिम हुनेछ :-

- (१) साधारणतया गाउँपालिकाका पदाधिकारी र कर्मचारी सम्बन्धित कामको लागि फिल्डमा खटिनु, खटाउनु पर्दा वा अनुगमन तथा सुपरीवेक्षण गर्नु पर्दा भ्रमण आदेश स्वीकृत गरेको छ, भने सो अनुसार र भ्रमण आदेश स्वीकृत नगराएको अवस्थामा अनुगमन भत्ता वापत प्रतिदिन रु एक हजार र खाना खर्च वापत रु तिन सय उपलब्ध गराउनु पर्नेछ। उक्त रकम

पाउनको लागी भ्रमण प्रतिवेदन वा अनुगमन प्रतिवेदन उपलब्ध गराउनु पर्नेछ ।

- (२) देहायका पदाधिकारीले भ्रमण वा काजको उद्देश्य, अवधि र भ्रमण गर्न साधन तोकी भ्रमण आदेश स्वीकृत गर्न सक्नेछन् ।
- (क) प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष समक्ष
- (ख) प्रमुख प्रशासकीय अधिकृत बाहेकका अन्य कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत समक्ष ।
- (३) उपदफा (१) मा जुनसुकै कुरा भएता पनि गाउँ क्षेत्रबाहिर भ्रमण गर्नुपर्दाको अवस्थामा अध्यक्षको भ्रमण आदेश गाउँ कार्यपालिकाबाट स्वीकृत गराउनु पर्नेछ ।
- (४) प्रमुख प्रशासकीय अधिकृतको सात दिन भन्दा बढी अवधिको गाउँ क्षेत्र बाहिरको भ्रमण गर्नुपर्ने अवस्थामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा प्रदेशको प्रमुख सचिवलाई जानकारी गराउनु पर्नेछ ।
- (५) पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमण सम्बन्धी व्यवस्था संघिय कानुन बमोजिम हुनेछ ।
- (६) कार्यालयको कामको शिलशिलामा बास बस्ने गरी कार्यालय रहेको स्थानबाट कम्तीमा बाह्र किलोमिटर बाहिरको क्षेत्रमा भ्रमण वा काजमा खटिएको कर्मचारीहरूले नेपाल सरकारले तोकेको दर र प्रक्रिया बमोजिमको दैनिक भत्ता तथा भ्रमण खर्च पाउनेछन् ।

तर, पदाधिकारी तथा कर्मचारीले भ्रमण गर्दा सरकारी सवारी साधन वा भाडाको सवारी साधन प्रयोग भएको अवस्थामा यातायात खर्च पाईने छैन । सार्वजनिक सवारी साधनमा भ्रमण गर्नु परेमा प्रचलित भाडादर बमोजिमको रकम उपलब्ध गराईने छ ।

- (७) भ्रमण खर्च सम्बन्धी फरफारक गर्न वा भुक्तानी माग गर्दा अनिवार्य रूपमा भ्रमण प्रतिवेदन कार्यालयमा पेश गर्नु पर्नेछ ।
- (८) सात दिन भन्दा बढी अवधिको लागि पदाधिकारी वा कर्मचारीलाई भ्रमण वा काज खटाउनु पर्ने भएमा भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले त्यसको स्पष्ट कारण खोली आफूभन्दा एक तह माथिको अधिकारीको स्वीकृति लिई भ्रमण आदेश स्वीकृत गर्नु पर्नेछ ।

तर, सात दिनभन्दा बढी अवधिको लागि काज खटाउँदा एक तह माथिको पदाधिकारीको स्वीकृति लिनु पर्नेछ ।

- (९) सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले सम्भव भएसम्म किफायती र कम खर्चिलो बाटो वा सवारी साधन प्रयोग गरी भ्रमण गर्नुपर्नेछ ।
- (१०) दैनिक भ्रमण भत्ता उपभोग गर्ने कर्मचारीले दैनिक भत्ता उपभोग गरेको अवधिभर फिल्ड भत्ता वा अन्य कुनै किसिमको भत्ता पाउने छैन ।
- (११) कुनै पदाधिकारी वा कर्मचारीले भ्रमण वा काजमा रहेको अवधिमा विदा बसेमा त्यसरी विदामा बस्दाको अवधिमा निजले यस कानुन बमोजिम पाउने दैनिक भत्ता, भ्रमण खर्च पाउने छैन ।
- (१२) भ्रमणमा खटिने पदाधिकारी तथा कर्मचारीको भ्रमण अभिलेख खाता कार्यालयले व्यवस्थित रूपमा राख्नु पर्नेछ ।
- (१३) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएतापनि स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको भ्रमण सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारको भ्रमण खर्च नियमावली बमोजिम हुनेछ ।

परिच्छेद-५

यातायात तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था

८. यातायात सुविधा :

- (१) कार्यालयमा उपलब्ध सवारी साधन कर्मचारीको जिम्मेवारी र निजहरूले सम्पादन गर्नुपर्ने कार्य चापको आधारमा समन्यायिक रूपमा उपलब्ध गराउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ । प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको नाममा रहेको तथा भाडामा लिई वा अन्य कुनै तरिकाले कार्यालयले प्रयोगमा ल्याएको सवारी साधन सरकारी कामको लागि मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउनु पर्नेछ ।
- (२) कार्यालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयको कामको प्रयोजनको लागि उपलब्ध भएसम्म एक चारपाङ्गे सवारी साधन उपलब्ध गराउने छ ।
- (३) कार्यालयमा सवारी साधनको उपलब्धता नभएमा आर्थिक वर्षको प्रारम्भमै मापदण्ड तय गरी कार्यालयले न्यूनतम मूल्यमा जिप र कार भाडामा लिन सक्नेछ ।
- (४) कार्यालयका शाखा प्रमुखलाई कार्यालयबाट उपलब्ध भएसम्म सवारी साधनको व्यवस्था गरिनेछ ।
- (५) कुनै पदाधिकारी वा कर्मचारीले सरकारी सवारी साधन कार्यालयको काम बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न पाइने छैन । सरकारी सवारी साधनको हिफाजत गरी सुरक्षित राख्नु सम्बन्धित सवारी साधन बुझी लिने कर्मचारीको जिम्मेवारी हुनेछ । सार्वजनिक विदाको दिन कार्यालयबाट उपलब्ध गराइएको सवारी पास विना कार्यालयको सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

- (६) कार्यालयले कानुन बमोजिम सवारी साधनको राजस्व तिर्ने, वीमा गर्ने, प्रदुषण जाँच गरी सवारी साधन चुस्त दुरुस्त राख्ने व्यवस्था मिलाउनेछ ।
- (७) सरकारी सवारी साधन प्रयोग गर्ने कर्मचारीलाई निजले प्रयोग गरेको सवारी साधनको लागि मर्मत विल बमोजिम बढीमा कार र जिपको वार्षिक पचास हजार र मोटरसाइकल वा स्कूटरको लागि वार्षिक विस हजार नबढूने गरी मर्मत खर्च उपलब्ध गराइने छ । यस भन्दा बढी रकमको सवारी साधनको मर्मत सम्भार बापतको रकम भुक्तानी गर्नु पर्ने अवस्थामा कार्यपालिकाको निर्णय बमोजिम हुनेछ ।
- (८) सरकारी सवारी साधनमा निजी नम्वर प्लेट राख्न पाइने छैन ।

९. इन्धन सुविधा :

- (१) सरकारी तथा निजी सवारी साधन प्रयोग गर्ने कर्मचारीलाई अनुसूची-१ बमोजिमको इन्धन सुविधा उपलब्ध हुनेछ ।
- (२) निजी सवारी साधन प्रयोग गर्ने कर्मचारीहरूले इन्धन सुविधा लिन चाहेमा आफुले प्रयोग गरेको सवारी साधनको ब्लूबुकको छायाँप्रति अनिवार्य रूपमा कार्यालयमा पेश गर्नु पर्नेछ । ब्लूबुकको छायाँप्रति पेश नगरेसम्म इन्धन बापतको सुविधा उपलब्ध गराइने छैन ।
- (३) कार्यालयले इन्धन सुविधा वितरणको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।

१०. सवारी साधन सम्बन्धी अन्य व्यवस्था :

- (१) सवारी साधनको सुविधा प्राप्त गर्ने वा उपलब्ध गराउनु पर्ने पदाधिकारी तथा कर्मचारीलाई कार्यालयमा उपलब्ध सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाइनेछ । कार्यालयमा सवारी साधन उपलब्ध नभएको अवस्थामा कार्यालयमा श्रोत

उपलब्धताको अवस्था हेरी देहाय वमोजिमको मापदण्डभित्र
रही सवारी साधन खरिद गर्न सकिनेछ ।

- (क) प्रमुख प्रशासकीय अधिकृतलाई तिस देखी चालिस लाख
रुपैयाँसम्मको सवारी साधन,
 - (ख) कार्यालयको अधिकृतस्तरका कर्मचारीलाई मोटरसाईकल वा
स्कूटर १२५ देखी २०० सि. सि.सम्म ।
 - (ग) कार्यालयका अन्य कर्मचारीहरूलाई उपलब्ध साधन तथा श्रोत
हेरी सवारी साधन उपलब्ध गराउन कुनै वाधा पर्ने छैन ।
- (२) कार्यालयका सवारी साधन नियमित रूपमा मर्मत सम्भार
गरी चालु हालतमा राख्नुपर्नेछ । कार्यालयबाट नयाँ सवारी
साधन खरिदलाई निरुत्साहन गरिनेछ । कार्यालयले नयाँ
सवारी साधन खरिद गर्नु पर्ने अवस्थामा ईलेक्ट्रिकल तथा
वातावरण मैत्री सवारी साधन खरिद तथा प्रयोगमा जोड
दिइनेछ ।

परिच्छेद-६

सञ्चार, पोशाक, प्रोत्साहन भत्ता तथा आवास सम्बन्धी व्यवस्था

११. स्थानीय तहका पदाधिकारीको सञ्चार, पोशाक, तथा अन्य भत्ताः
स्थानीय तहका पदाधिकारीको सञ्चार, पोशाक, तथा अन्य भत्ता
प्रदेश कानुनमा भए वमोजिम हुनेछ ।

१२. पत्रपत्रिका तथा सञ्चार सुविधा :

- (१) कार्यालयले पदाधिकारी तथा कर्मचारीलाई स्रोतको उपलब्धता
हेरी पत्रपत्रिका खरिद गरी उपलब्ध गराउन सक्नेछ ।
- (२) प्रमुख प्रशासकीय अधिकृतलाई मासिक पन्थ सय रुपैयाँमा
नबढाई सञ्चार सुविधा वापतको रकम वा मोबाइल रिचार्जको
सुविधा उपलब्ध गराइनेछ ।

- (३) अधिकृत कर्मचारीहरूलाई मासिक एक हजार तथा अन्य कर्मचारीहरूलाई मासिक पाँच सय वापतको रकम वा मोबाइल रिचार्जको सुविधा उपलब्ध गराइनेछ ।
- (४) कार्यालयवाट उपलब्ध भएको सञ्चार खर्च कार्यालयको प्रायोजनको लागि मात्र प्रयोग गर्नुपर्नेछ ।

१३. पोशाक भत्ता :

स्थानीय तहका करार अस्थाई तथा स्थायी कर्मचारीलाई प्रत्येक वर्षको चैत्र महिनामा पोशाक भत्ता वापत नेपाल सरकारका कर्मचारीले पाए सरहको रकम उपलब्ध गराइनेछ ।

१४. आवास सुविधा :

कार्यालयले अध्यक्ष र उपाध्यक्षलाई एक जना भान्छे सहयोगी सहित आवास सुविधा उपलब्ध गराउनेछ । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत र अधिकृत कर्मचारीहरूको लागी आवास सुविधा उपलब्ध गराउने छ, भने श्रोत साधनको उपलब्धताको आधारमा अन्य कर्मचारीहरूलाई आवास सुविधा वा आवास प्रोत्साहन वापत रकम उपलब्ध गराउन कुनै वाधा पर्ने छैन ।

१५. कर्मचारीहरूको लागी प्रोत्साहन भत्ता :

गाउँपालिकामा कार्यरत कर्मचारीहरूलाई विदाको दिन तथा अतिरिक्त समयमा काममा लगाए वापत कार्यपालिका वा गाउँसभाको निर्णय अनुसार मासिक पारिश्रमिकको अतिरिक्त अन्य थप सुविधा उपलब्ध गराउन सकिने छ ।

परिच्छेद-७

तालिम, गोष्ठी, सेमिनार र कार्यशाला सञ्चालन

१६. तालिम, गोष्ठी, सेमिनार र कार्यशाला :

- (१) वार्षिक कार्यक्रम तथा वजेटमा समावेश भएका तालिम,

गोष्ठि र सेमिनार जस्ता कार्यक्रमहरू उपलब्ध भएसम्म सरकारी हलमा नै सञ्चालन गरिनेछ ।

- (२) स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने कार्यक्रममा प्रशिक्षक, स्रोत व्यक्ति, सहभागी तथा कार्यपत्र प्रस्तुतकर्ताको पारिश्रमिक भुक्तानी देहाय बमोजिम हुनेछ :
- (क) जिल्ला प्रदेश र केन्द्रस्तरका प्रशिक्षक तथा कार्यपत्र प्रस्तुतकर्ताले दैनिक दुई सेसनको भुक्तानी लिन सक्नेछन् तथा कक्षा अवधि कम्तिमा डेढ घण्टाको हुनुपर्दछ । प्रति सेसन रु एक हजार पाँच सय रूपैया र कार्यपत्र वापत रु एक हजार भुक्तानी गर्न सकिनेछ ।
- (ख) पालिकाका प्रशिक्षक कर्मचारी तथा अन्य प्रशिक्षक तथा कार्यपत्र प्रस्तुतकर्ताले दैनिक दुई सेसनको भुक्तानी लिन सक्नेछन् तथा कक्षा अवधि कम्तिमा डेढ घण्टाको हुनुपर्दछ । प्रति सेसन रु एक हजार रूपैयाँ र कार्यपत्र वापत रु एक हजार भुक्तानी गरिनेछ र उक्त रकममा नियमानुसार कर कटाइने छ ।
- (ग) कार्यक्रम सञ्चालन गर्ने स्थानीय तहभन्दा वाहिरबाट प्रशिक्षक तथा स्रोत व्यक्ति बोलाउनु परेमा निजलाई नियमानुसार आतेजाते यातायात खर्च खाना खर्च तथा कार्यपत्र निर्माण र सेसन सञ्चालन भत्ता उपलब्ध गराईने छ । पालिकाका कर्मचारी प्रशिक्षक तथा स्रोत व्यक्तिको रूपमा कार्यालयको सवारी साधन प्रयोग गरी गएको अवस्थामा यातायात खर्च उपलब्ध गराईने छैन । तर सार्वजनिक सवारी साधन प्रयोग गरेको अवस्थामा नियमानुसार यातायात खर्च उपलब्ध गराईने छ । त्यसैगरी खाना खर्च वापत प्रति छाक रु दुई सय पचास उपलब्ध गराईने छ ।

- (घ) तालिम, गोष्ठि, सेमिनार र कार्यशाला जस्ता कार्यक्रममा पानी तथा खाजाको लागि प्रतिव्यक्ति प्रतिदिन बढीमा दुईसय रुपैयाँ र खाना खुवाउनुपर्ने अवस्था भए खाना बापत बढीमा चार सय रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।
- (ङ) कार्यक्रममा सहभागीहरूका लागि तालिम र गोष्ठी मसलन्द बापत पाँच कार्य दिनसम्मको लागि प्रति सहभागी बढीमा एक सयको तालिम र गोष्ठीमा स्टेशनरी सामग्री खरिद गरी उपलब्ध गराउन सकिनेछ । त्यसैगरी बढीमा ५ दिनसम्म सञ्चालन हुने तालिम गोष्ठी सेमिनारको लागि वढीमा रु १,५००। सम्मको कार्यक्रम सञ्चालन सामाग्री खरिद गर्न सकिनेछ ।
- (च) संयोजक भत्ता प्रतिदिन एक हजार, सहयोगी भत्ता प्रतिव्यक्ति पाँचसय तथा विविध खर्च (प्रमाण पत्र, सरसफाई, व्यानर आदि ५ कार्यदिनको अनुपातमा) पाँच हजारसम्म खर्च गर्न सकिनेछ ।
- (छ) सकेसम्म सरकारी छात्रा र छात्रवासमा वसोबासको व्यवस्था गर्नु पर्छ । यसका लागि घर भाडामा लिन पाईने छैन । दैनिक भत्ता पाउने वाहेक व्यक्तिगत पहलमा वास वस्नु परेमा प्रति सहभागि दैनिक पाँच सयका दरले आवास भत्ता उपलब्ध गराउन सकिनेछ ।
- (ज) पाँच किलोमिटर टाढाबाट आउनु पर्ने सहभागीहरूलाई सार्वजनिक यातायात बापतको खर्च उपलब्ध हुनेछ । आवासीय कार्यक्रममा एकपटकको मात्र आतेजाते सुविधा उपलब्ध गराइने छ ।
- (झ) प्रतिवेदकको पारिश्रमिक एक दिनको एक हजारको दरले उपलब्ध गराउन सकिनेछ । प्रतिवेदन पेश गरिसकेपछि मात्र

यस्तो रकम भुक्तानी हुनेछ । प्रति कार्यक्रम दुइ हजारमा
नवदूने गरी प्रतिवेदन तयारी खर्च भुक्तानी दिन सकिनेछ ।

- (ज) सरकारी तालिम हल वाहेक अन्य संघ संस्थाको हल र
तालिमको लागी अवश्यक पर्ने अन्य सामाग्री भाडामा लिनु
पर्ने भएमा प्रचलित दरमा नियमानुसार कर कटाएर भाडामा
लिनु पर्नेछ ।
- (ट) तालिम गोष्ठीका सहभागीहरूको लागी अन्य विविध सामाग्री
अवश्यक परेको अवस्थामा प्रस्तावना पत्र तयार गरी पेश
गर्दा अवश्यक पर्ने सामाग्री र सो को लागत स्पष्ट खुलाएर
प्रमुख प्रशासकीय अधिकृतबाट वा निजले अधिकृत र
प्रत्यायोजन गरेका अधिकृतबाट स्विकृत गराउनु पर्नेछ ।
- (३) प्राविधिक विशेषज्ञ आवश्यक पर्ने वा सेसन सञ्चालन गर्ने
आधाभन्दा बढी विषय विज्ञ बाहिरबाट लिनु पर्ने अवस्थामा
वा आवासीय रूपमा सञ्चालन गर्नुपर्ने कार्यक्रम कार्यालयबाट
सोभै सञ्चालन गर्न नसकिने भएमा प्रचलित सार्वजनिक
खरिद सम्बन्धी कानून बमोजिमको प्रकृयाबाट सेवा खरिद
गरी तालीम गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्न
सकिनेछ । सम्बन्धित कार्यालयका कर्मचारीले सम्बन्धित
विषयमा ज्ञान हासिल गरेको वा सम्बन्धित विषयको तालिम
हासिल गरेको भएमा प्रशिक्षकको रूपमा प्रशिक्षण दिन र
तोकिएको प्रशिक्षक भत्ता लिन कुनै वाधा पर्ने छैन । तर
त्यसरी प्रशिक्षक भत्ता लिदा अन्य भत्तासंग दोहोरो पर्नेगरी
लिन पाइने छैन ।

परिच्छेद-८

पानी, बिजुली, टेलिफोन तथा घरभाडा सम्बन्धी व्यवस्था

१७. पानी, बिजुली, टेलिफोन तथा घरभाडा :

- (१) कार्यालय तथा पदाधिकारीले पानी, बिजुली, टेलिफोन जस्ता सुविधाको प्रयोगमा मितव्ययिता अपनाउनु पर्नेछ ।
- (२) कार्यालयले पानी, बिजुली तथा टेलिफोनको विल समयमै भुक्तानी गरी जरिवाना नतिर्ने र छुट सुविधा लिने व्यवस्था मिलाउनु पर्नेछ ।
- (३) कार्यालयको कामका बाहेक अनावश्यक रूपमा बिजुली र टेलिफोन प्रयोग गर्नु हुँदैन ।
- (४) कार्यालय प्रयोजनका लागि बाहेक घरभाडामा लिइने छैन । कार्यालयमा उपलब्ध स्थानले नपुग हुने अवस्थामा कारण सहित कार्यपालिकाको निर्णयबाट कार्यालयको कामको लागि घरभाडामा लिनु पर्नेछ ।
- (५) कार्यालयको लागि घरभाडामा लिनु पर्ने अवस्थामा प्रचलित सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली बमोजिमको प्रक्रियाबाट घरभाडामा लिइनेछ ।

परिच्छेद-९

खरिद तथा जिन्सी व्यवस्थापन

१८. खरिद सम्बन्धी व्यवस्था :

- (१) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीको लिखित आदेश बिना कसैले कुनै मालसामान खरिद गर्न, गराउन हुँदैन ।
- (२) मालसामान खरिद सम्बन्धी कारबाही शुरु गर्नु अघि खरिद

एकाइले शाखाबाट आवश्यक पर्ने वस्तुहरूको माग सङ्कलन गरी प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीबाट आवश्यक पर्ने वस्तुहरूको कूल माग स्वीकृत गराउनु पर्नेछ ।

- (३) उपदफा (२) बमोजिमको खरिद मागमा देहायका कुरा उल्लेख भएको हुनु पर्नेछ :-
- (क) मालसामानको प्रकार, गुणस्तर र परिमाण सम्बन्धी विवरण,
- (ख) मालसामान आवश्यक पर्ने समय,
- (ग) खरिदको अनुमानित मूल्य, र
- (घ) मूल्य व्यहोरिने स्रोत ।
- (४) खरिदको लागि आवश्यक बजेट व्यवस्था नभई खरिद कारबाही शुरु गर्नु हुँदैन ।
- (५) कार्यालयले साधारणतया पेशकीलाई निरुत्साहित गर्नुपर्नेछ । पेशकी फच्छ्यौट नगरी दोहोर्याएर पेशकी रकम दिइने छैन । पेशकी रकम समयमै फच्छ्यौट गर्नु प्रत्येक कर्मचारीको कर्तव्य हुनेछ ।
- (६) खरिद सम्बन्धी सम्पूर्ण व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली बमोजिम हुनेछ ।

१९. जिन्सी व्यवस्थापन :

- (१) कार्यालयमा प्राप्त प्रत्येक जिन्सी सामग्रीको वर्गीकरण गरी सामानको विवरण र मूल्य खुलाई महालेखा परीक्षकले स्वीकृत गरेको ढाँचामा लगत तयार गरी अभिलेख राख्नुपर्नेछ ।
- (२) शाखामा रहेको कुनै मालसामान मर्मत सम्भार गर्नुपर्ने भए सोको लिखित जानकारी उपयोगकर्ताले प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्नेछ ।
- (३) स्थानीय तहको प्रत्येक शाखा तथा वडा कार्यालयका प्रत्येक

कोठामा भएका जिन्सी सामानको अभिलेख सोही कोठामा
टाँस गर्नुपर्नेछ ।

- (४) खर्च भएर नजाने प्रत्येक जिन्सी सामग्रीमा जिन्सी सङ्केत
नम्बर उल्लेख गर्नुपर्नेछ ।
- (५) आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र गतवर्षको मौज्जात,
चालु वर्षको खरिद, हस्तान्तरण भई प्राप्त सामानको परिमाण
र मूल्य एवम् सामानको अवस्था (सबुत, मर्मत गर्नुपर्ने,
लिलाम गर्नुपर्ने र मिन्हा गर्नुपर्ने) खोली जिन्सी शाखाले जिन्सी
प्रतिवेदन तयार गर्नुपर्नेछ ।
- (६) उपदफा (५) बमोजिम तयार भएको प्रतिवेदनको आधारमा
प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत
कर्मचारीले जिन्सी निरीक्षण गरी राय सुझाव सहितको
प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्नेछ ।
- (७) उपदफा (६) बमोजिमको प्रतिवेदन प्रमुख प्रशासकीय
अधिकृतले छलफलका लागि कार्यपालिकाको बैठकमा पेस
गर्नुपर्नेछ ।
- (८) जिन्सी व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था प्रचलित आर्थिक
कार्यविधि ऐन तथा नियमावली बमोजिम हुनेछ ।

परिच्छेद-१०

विविध

२०. निजी सचिवालय सम्बन्धी व्यवस्था :

- (१) अध्यक्ष/उपाध्यक्षको निजी सचिवालयमा सहयोगी व्यवस्थापन
गर्न गाउँपालिकाको लागि वढीमा अठार हजार मासिक खर्च
गर्न सकिने छ । उक्त रकम एकमुष्ठ रकम उपलब्ध गराउने

वा निजी सचिवालयको लागि कर्मचारी राख्ने मध्ये कुनै एक
तरिकाबाट मात्र खर्च गर्न सकिनेछ ।

२१. दूर्घटना विमा व्यवस्था :

दमकल, एम्बुलेन्स र कार्यालयको सवारी साधन सञ्चालनको काममा
तोकिएका कर्मचारीको लागि कार्यालयले दूर्घटना वीमा
गराउनेछ ।

२२. निर्णय गरी खर्च गर्नु पर्ने :

कार्यालयले स्वीकृत कार्यक्रम अन्तर्गत कुनै कार्यक्रम, तालिम र
गोष्ठी आदि सञ्चालन गर्दा सार्वजनिक खरिद तथा आर्थिक कार्यविधि
सम्बन्धी कानुन बमोजिम अधिकार प्राप्त अधिकारीबाट निर्णय गरेर मात्र
सञ्चालन गर्नु पर्नेछ । अधिकार प्राप्त अधिकारीको स्वीकृति बेगर गरेको
खर्च भुक्तानी गरिने छैन ।

२३. वचाउ र खारेजी :

यो निर्देशिका संविधान, संघिय कानुन र प्रदेश कानुनसँग बुझिएमा
बुझिएको हदसम्म अमान्य हुनेछ ।

अनुसूची-१
नियम ९ को उपनियम (१) सँग सम्बन्धित
कर्मचारीको लागि मासिक इन्धन सुविधा इन्धन (पेट्रोल र डिजेल लिटरमा)

क्र.स.	तह/पद र विवरण	लिटर
१	प्रमुख प्रशासकीय अधिकृत (चारपाङ्गे)	५०
२	अधिकृत स्तर (मोटरसाइकल र स्कुटर)	१५
३	इन्जिनियर	२०
४	प्राविधिक कर्मचारी	१५
५	सहायकस्तर (मोटरसाइकल र स्कुटर)	१०
६	सहयोगी स्तर (मोटरसाइकल र स्कुटर)	५

कार्य व्यस्तता र कामको चापको आधारमा प्राविधिक कर्मचारीहरूलाई प्रति महिना ५ लिटर इन्धन थप गर्न सकिनेछ ।

इन्धन सुविधा पाउने आधारहरू,

१. पदाधिकारी र कर्मचारीको लागि कार्यालयले उपलब्ध गराएको वा आफ्नै गाडी वा मोटरसाइकल स्कुटर हुनुपर्नेछ ।
२. महिना भरी विदामा रहेको अवस्थामा सो महिनाको इन्धन उपलब्ध गराइने छैन ।
३. मासिक कोटा इन्धन सोही महिना भित्र नलगेमा अर्को महिना थप हुने छैन ।
४. दमकल, एम्बुलेन्स र सरसफाइका साधनमा आवश्यकता अनुसार इन्धन उपलब्ध गराइनेछ ।
५. कार्यालयको सवारी साधन भएमा सर्भिसिङ्कका लागि प्रत्येक तीन महिनामा कार र जिपको लागि पाँच लिटर मोविल र प्रति मोटरसाईकल एक लिटर मोविल उपलब्ध हुनेछ ।
६. चारपाङ्गे वा सो भन्दा ठूला साधन सञ्चालनको लगाबुक भरी तोकिएको अधिकारीले प्रमाणित गरेको हुनुपर्नेछ ।

प्रमाणित मिति : २०७८/०४/१५

आज्ञाले
ज्ञानु प्रसाद पनेरु
 प्रमुख प्रशासकीय अधिकृत